

बैठक संख्या : ५० मिति : २०७६।०२।०३

बैठक संख्या : ५०

स्थान : राप्ती नगरपालिका

मिती : २०७६।०२।०३ गते समय

:साझ ५ : ०० बजे

यस राप्ती नगरपालिका , नगर कार्यपालिकाको प्रमुख श्री प्रभा वराल (पौडेल) को अध्यक्षतामा नगर कार्यपालिकाको बैठक देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितीमा बसि निम्न प्रस्तावहरुमा छलफल गरियो ।

उपस्थिति

वडाध्यक्ष वडा नगरप्रमुख श्री प्रभा वराल(पौडेल)

नगर उपप्रमुख श्री इमान सिंह लामा

नं १ श्री सिद्धिलाल स्याङतान

वडाध्यक्ष वडा नं २ श्री श्याम सुन्दर उप्रेती

वडाध्यक्ष वडा नं ३ श्री राज कुमार उप्रेती

वडाध्यक्ष वडा नं ४ श्री शमशेर लामा

वडाध्यक्ष वडा नं ५ श्री मेनुका पाठक

वडाध्यक्ष वडा नं ६ श्री जल्लु महतो थारु

वडाध्यक्ष वडा नं ७ श्री सुमिता डल्लाकोटी

वडाध्यक्ष वडा नं ८ श्री बुद्धिराज थपलीया

वडाध्यक्ष वडा नं ९ श्री देवेन्द्र लामा

वडाध्यक्ष वडा नं १० श्री अमर बहादुर तामाङ

वडाध्यक्ष वडा नं. ११ श्री हित बहादुर तामाङ

वडाध्यक्ष वडा नं. १२ श्री अर्जुन प्रजा

वडाध्यक्ष वडा नं. १३ श्री सूर्य बहादुर चेपाङ

सदस्य श्री पुष्पा के.सी. कुवर

सदस्य श्री दिल कुमारी लामा

सदस्य श्री कविता राई

सदस्य श्री रमिता परियार

सदस्य श्री श्यामलाल वि.क.

सदस्य श्री आइती देवी दराई

सदस्य श्री अम्बिका लामा

सदस्य श्री पहलमान प्रजा

सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री मिठाराम हुमागाई

आमन्त्रित जिल्ला समन्वय समिति सदस्य श्री गुनु वि.क.

ले खा अधिकृत श्री गोपाल तिवारी

क.अ. रमेश चौधरी

बैठक संख्या : ५० मिति : २०७६।०२।०३

प्रस्तावहरू

१. एम्बुलेन्स खरिद सम्बन्धमा ।
२. हाट बजार र विक्री केन्द्र निर्माण गर्न सिफारिस गर्ने सम्बन्धमा ।
३. नगर बिकास कोषमा योजना माग गर्ने सम्बन्धमा ।
४. क्यामरा खरिद गर्ने सम्बन्धमा
५. नगर सभाको तयारी सम्बन्धमा ।
६. सार्वजनिक जग्गा संरक्षणको लागि सिफारिस गर्ने सम्बन्धमा
७. प्रधान मन्त्री रोजगारी कार्यक्रमको योजना स्वीकृत गर्ने सम्बन्धमा ।
८. शिक्षाको ३२ लाख बजेट दुई कोठे भवन निर्माण सम्बन्धमा ।
९. नगर सभा हल निर्माण गर्ने सम्बन्धमा ।
१०. राष्ट्रपति महिला उत्थान कार्यक्रम सम्बन्धमा ।
११. तरकारी ब्लक छनोट गर्ने सम्बन्धमा
१२. नगर स्वास्थ्य समन्वय समिति गठन सम्बन्धमा
१३. वडा स्तरिय विपद व्यवस्थापन समिति गठन सम्बन्धमा
१४. खानेपानी लगायतका जोखिमपूर्ण अधुरो योजना अनुगमन गरी सम्पन्न गर्ने सम्बन्धमा ।
१५. भण्डारा अस्पतालको लागि सिफारिस उमेद्वारहरुको करार गर्ने सम्बन्धमा ।
१६. सेवा करारमा शिक्षक राख्ने सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गर्ने सम्बन्धमा ।
१७. खेलग्राम स्थान छनौट गर्ने सम्बन्धमा ।

निर्णय नं. १

प्रस्ताव नं. १ माथि छलफल गर्दा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौडाको च.नं. ११९१ मिति २०७६।०१।१५ को पत्रबाट राप्ती नगरपालिकामा एम्बुलेन्स खरिद गर्नको लागि रु १६०००००। सोह लाख विनियोजन भएको छ । एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाउने क्रममा भन्सार छुटको लागि संघीय अर्थ मन्त्रालयको पूर्व अनुमति लिनुपर्ने व्यहोरा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ४३९ मिति २०७५।११।०२ को पत्रमा उल्लेख छ । अनुमती माग गर्दा एम्बुलेन्स संचालन समितिको सहमती पत्र समेत आवश्यक पर्ने व्यहोरा उल्लेख छ अत अर्थ मन्त्रालयबाट भन्सार छुटको लागि प्रक्रिया अघि बढाउन आवश्यक पर्ने एम्बुलेन्सको मोडेल लगायतका बारेमा बुझी एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाउन नगर कार्यपालिकाको कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरियो ।

निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा घरेलु तथा साना उद्योग कार्यालयको च.नं. ९२४४ मिति २०७६।०१।०८ को पत्रबाट करिब ५ लाख लगानी गर्ने भएकोले हाट बजार वा विक्री केन्द्र बनाउनको लागि स्थान छनौट गरी पठाइ दिन लेखी आएको हुँदा देहायको समिति गठन गर्ने र उक्त समितिले १० दिन भित्र स्थान छनौट गरी पठाएको स्थानलाई घरेलु तथा साना उद्योग कार्यालय चितवनमा योजना संचालन गर्न लेखि पठाउने निर्णय गरियो ।

वडा अन्यक्ष श्री सुमिता डल्लाकोटी - संयोजक

वडा अध्यक्ष श्री मेनुका पाठक- सदस्य

वडा अध्यक्ष श्री सिद्धिलाल स्याङतान – सदस्य

बैठक संख्या : ५० मिति : २०७६।०२।०३

निर्णय नं. ३

प्रस्ताव नं. ३ माथि छलफल गर्दा नगरविकास कोष काठमाडौंको च.नं. ८५१ मिति २०७६।०१।१० को पत्रबाट नगरपालिकाबाट पहिचान भएका छनौट गरिएका र सम्भाव्यता अध्ययन भएका वा विभिन्न चरणमा रहेका योजनाहरुको सूचीकरण गर्न योजना पठाइ दिन लेखी आएकोले वडामा पत्र पठाउने र वडाबाट योजना प्राप्त भएपछि नगर विकास कोषमा पठाउने निर्णय गरियो ।

निर्णय नं. ४

प्रस्ताव नं. ४ माथि छलफल गर्दा नगर र प्रेस जगतको सम्बन्धलाई प्रगाढ बनाउन नगरपालिकाका द्वारा प्रेस संयोजक भइ काम गर्न तोकिएका श्री अनुज न्यौपानेले समाचार सम्प्रेषणको लागि करिब रु २०००००। दुइ लाख लागत भएको Cannon SD camera माग गर्नु भएको हुदा उक्त बमोजिम क्यामरा खरिद प्रक्रिया अघि वढाउने र पछि फिर्ता गर्ने सर्तमा हाल उक्त क्यामरा निजलाई प्रयोग गर्ने जिम्मा दिने निर्णय गरियो ।

निर्णय नं. ५

प्रस्ताव नं. ५ माथि छलफल गर्दा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९ को बमोजिम राप्ती नगरपालिकाको पाचौ नगरसभा २०७६।०३।१० गर्ने गरी मिति २०७६।०१।१६ मा निर्णय भइ सकेको हुदा देहाय बमोजिमको कार्यतालिका अनुसार कार्यान्वयन गर्ने निर्णय गरियो ।

क्र सं.	कार्यक्रम	मिति
१	शाखागत बैठक	२०७६।०२।०७ गते भित्र
२	विषयगत समितिको बैठक	२०७६।०२।०८ गते भित्र
३	राजस्व परामर्श समितिको बैठक	२०७६।०२।०७ गते भित्र
४	लेखा समितिको बैठक	२०७६।०२।२० गते भित्र
५	श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति बैठक	२०७६।०२।०७ गते भित्र
६	योजना तर्जुमा पूर्व तयारी गोष्ठी	२०७६।०२।१३ गते भित्र
७	बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक	२०७६।०२।१० गते भित्र
८	बस्ती/टोलबाट योजना संकलन	२०७६।०२।११-१८ गते भित्र
९	वडा समितिबाट योजनाको प्राथमिकिकरण गरी नगरमा पेश गर्ने	२०७६।०२।२५ गते भित्र
१०	एकिकृत योजना तर्जुमा समितिको वार्षिक बजेट नीति तथा कार्यक्रम	२०७६।०२।३१ गते भित्र
११	नगर कार्यपालिकाको बैठकबाट बजेट नीति तथा कार्य सभामा पेश गर्न स्वीकृत गर्ने	२०७६।०३।०५ गते भित्र
१२	नगर सभाको बैठक	२०७६।०३।१० गते भित्र

निर्णय नं. ६

प्रस्ताव नं. ६ माथि छलफल गर्दा जिल्ला बन कार्यालय भरतपुर चितवनबाट सार्वजनिक जग्गा संरक्षण सम्बन्धमा कार्य गर्न रु ५०००००। बजेट रहेकोले स्थान छनौट गरी पठाइ दिन अनुरोध भई आएकोले सो कार्यको लागि राप्ती नगरपालिका वडा नं. ७ को शान्ति कुञ्जमा उक्त योजना संचालन गराई दिन लेखी पठाउने निर्णय गरियो । साथै नगरपालिकाको जग्गा संरक्षणको ५०००००। समेत उक्त योजनामा थप गर्ने निर्णय गरियो ।

बैठक संख्या : ५० मिति : २०७६।०२।०३

निर्णय नं. ७

प्रस्ताव नं. ७ माथि छलफल गर्दा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारीको सिर्जना गर्न चालु आर्थिक वर्षको लागि रु २६०००००। छविस लाख प्राप्त भएको व्यहोरा अवगत भयो । सो कार्यको लागि वडा नं. १० ११ १२ र १३ नं. वडाको लागि रु ५/५ लाख छुट्याउने र १ र ३ नं. वडाको लागि रु ३/३ लाख छुट्याउने र वडाबाट योजनाको नाम र कार्यान्वयन गर्ने स्थान तोकी आएपछि सोही बमोजिम कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं. ८

प्रस्ताव नं. ८ माथि छलफल गर्दा विद्यालय सुधार योजना अन्तर्गत प्राप्त भएको शसर्त अनुदानको रु ३२०००००। बाट भोलेबाबा आधारभूत विद्यालय राप्ती-२ र वीरेन्द्र आदर्श मा.वि. राप्ती ७ को लागि २/२ कोठे भवन निर्णय गर्ने निर्णय गरियो ।

निर्णय नं. ९

प्रस्ताव नं. ९ माथि छलफल गर्दा राप्ती नगरपालिका वडा नं. ४ मा काशीरूपा आधारभूत विद्यालय नजिक नगरसभा हल निर्माण गर्ने भनिएकोमा विविध कारणले निर्माण गर्न नसकिने भएकोले राप्तीको बुद्धशान्ति क्याम्पस पश्चिम विच्छम विद्यालयको अगाडीको भागमा निर्माण गर्न विद्यालयसँग जग्गा माग गरी प्रक्रिया अघि बढाउने निर्णय गरियो ।

निर्णय नं. १०

प्रस्ताव नं. १० माथि छलफल गर्दा राष्ट्रपति महिला उत्थान कार्यक्रम राप्ती नगरपालिका वडा नं. १०, ११, १२ र १३ मा चेपाङ महिलाहरुको विचमा सञ्चालन गर्न मिति २०७६।०१।३० मा राप्ती नगरपालिका प्रमुख श्री प्रभा बरालको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ११

प्रस्ताव नं. ११ माथि छलफल गर्दा कृषि ज्ञान केन्द्र मार्फत कार्यक्रम संचालन गर्न यस नगरपालिकाको ब्लक क. वडा नं. १ २ ३ र ४, ब्लक ख वडा नं. ६ ७ र ८ गठीत २ वटा तरकारी ब्लक तपसिल अनुसार तोक्ने गरी गरिएको निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।

१. राप्ती तरकारी ब्लक क

- सिमरा क्षेत्र राप्ती-१
- प्रतापपुर क्षेत्र राप्ती-२
- झुरझुरे क्षेत्र राप्ती-३
- वडा नं. ४ को सवै भुभाग

२. राप्ती तरकारी ब्लक ख

- चेपाङ राजमार्ग देखि पश्चिम रामपुर सम्म राप्ती-६
- पम्पाखोला देखी पश्चिम क्षेत्र राप्ती-७
- पूर्व पश्चिम लोकमार्ग देखी उत्तर पट्टीको क्षेत्र राप्ती-८

बैठक संख्या : ५० मिति : २०७६।०२।०३

निर्णय नं. १२

प्रस्ताव नं. १२ माथि छलफल गर्दा राप्ती नगरपालिका भित्र संचालनमा रहने स्वास्थ्य संस्थाहरु संचालन नियमन अनुगमन व्यवस्थापन कार्यमा सहयोग पुर्यालउदै स्वास्थ्य क्षेत्रको वृहत्तर सुधार र विकासको लागि नगरपालिकामा भित्र संचालन हुने जनस्वास्थ्य सम्बन्धी सम्पूर्ण विषयको कार्य गर्नको लागि देहाय बमोजिम नगर स्वास्थ्य समन्वय समिति गठन गर्ने निर्णय गरियो ।

१. प्रमुख
२. उपप्रमुख
३. प्रमुख प्रशासकीय अधिकृत
४. स्वास्थ्य संस्थामा रहेका वडाका वडा अध्यक्ष
५. सामाजिक विकास समितिका संयोजक
६. स्वास्थ्य शाखाका प्रमुख- सदस्य सचिव

निर्णय नं. १३

प्रस्ताव नं. १३ माथि छलफल गर्दा राप्ती नगरपालिकाका सबै वडामा विपद व्यवस्थापन समिति गठन भई नसकेको भए ११ सदस्यीय समिति शिघ्र गठन गरी र गठन भइ सकेको भए समेत २०७६।०२।२० गते भित्र नगरपालिकामा जानकारी पठाउने पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं. १४

प्रस्ताव नं. १४ माथि छलफल गर्दा राप्ती नगरपालिका भित्र संचालनमा रहेको खानेपानी योजनाहरुमा आर्थिक अभावको कारण खानेपानीको वितरण सर्वशुलभ रुपमा हुन नसकेको हुदा विभिन्न योजनाहरुबाट सहयोग माग भई रहेको हुँदा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सम्बन्धीत वडाका वडा अध्यक्ष र प्राविधिक समेत रहेको टिमले स्थलगत रुपमा बुझी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं. १५

प्रस्ताव नं. १५ माथि छलफल गर्दा राप्ती नगरपालिका भण्डारा अस्पताल संचालनको लागि विभिन्न पदहरु सेवा करारमा लिन मिति २०७५।०९।१९ मा सूचना प्रकाशन गरी माग गरिएको विज्ञापन नं. १४-१७ सम्मका उम्मेदवारहरुको पदपूर्ति समितिबाट छनौट भइ सेवा करार गर्न लेखि आएकोले देहायका विज्ञापन अनुसार सिफारिस भएका उम्मेदवारहरुलाई २०७६ आषाढ मसान्त सम्म सेवा करारमा लिइ काममा लगाउने र भण्डारा अस्पताल निर्माण तथा व्यवस्थापन समितिको निर्णय र सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ ले गरेको सिफारिस अनुसार MBBS गर्नु भएका डा.गोपाल खरेललाई करार गरी राखेको हुदा अनुमोदन गर्ने निर्णय गरियो ।

तपसिल

रोल नं.	वि.नं.	पद	उम्मेदवारको नामथर	बाबुको नामथर	ठेगाना	नतिजा
३	१४/०७५-७६	हे.अ.	सजना डल्लाकोटी	होत्तराज डल्लाकोटी	राप्ती-३	सिफारिस
१	१५/०७५-७६	स्टाफ नर्स	सचिता पाण्डे पाठक	शुभकान्त पाण्डे	राप्ती-६	सिफारिस
५	१५/०७५-७६	स्टाफ नर्स	दिव्या ज्योती श्रेष्ठ	इश्वर लाल श्रेष्ठ	राप्ती-८	सिफारिस
२	१५/०७५-७६	स्टाफ नर्स	दिप्ती चेपाङ	दिप बहादुर प्रजा	राप्ती-१३	सिफारिस
३	१६/०७५-७६	ल्याब टेक्निसियन	सिर्जना गौतम	नेत्र प्रसाद गौतम	माडी न पा	सिफारिस
१	१७/०७५-७६	डार्करुम असिस्टेण्ट	नन्दनि राउत	राम इश्वर राउत	सर्लाही	सिफारिस

निर्णय नं. १६

प्रस्ताव नं. १६ माथि छलफल गर्दा विद्यालयमा पठन पाठन निरन्तर रुपमा संचालन गर्न शिक्षक व्यवस्था सहज बनाई सेवा करारमा शिक्षक राख्ने सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

निर्णय नं. १७

प्रस्ताव नं. १७ माथि छलफल गर्दा राप्ती नगरपालिका वडा नं. ७ स्थित वीरेन्द्रनगरमा वीरेन्द्र आदर्शको स्कुल कम्पाउण्डमा खेलग्राम निर्माण गर्ने निर्णय गरियो ।